

बिप्रेषण सेवा (Remittance)

शेयर सदस्यहरूको सुविधाको लागि संसारको जुनसुकै ठाउँबाट पठाएको रकम प्राप्त गर्न र नेपालभरी रकम पठाउन र प्राप्त गर्न सबै किसिमका बिप्रेषण सेवा (रेमिटेन्स) उपलब्ध गर्दै आएका छौं ।



मोबाईल बैंकिङ्ग सेवा

शेयर सदस्यहरूको सुविधाको लागि CCFL Smart Banking सेवा Google Play Store बाट Download गरी प्रयोग गर्न सकिने सेवा उपलब्ध गर्दै आएका छौं ।



CCFL



दर्ता नं. १४७/०४५/०५०

“बचत त्याग बाट प्राप्त हुन्छ”

सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि.

Sahakari Rin Kosh Bachat Tatha Rin Sahakari Sanstha Ltd.



केन्द्रिय कार्यालय:

ज्वागल, कोपुण्डोल, ललितपुर, फोन: ०१-५५३०५८९, ५२६९२९९

सेवा केन्द्र:

जाने मार्केट, घण्टाघर-२८, काठमाडौं फोन नं.: ०१-४२२४९४२, ४२२५९९०	चाबहिल-७, काठमाडौं फोन नं.: ०१-४४६५३९३	मैतिदेवी-२९, काठमाडौं फोन नं.: ०१-४४४४७८६
मध्यपुर थिमि न.पा.-४, शंखधर चौक फोन नं.: ०१-५०९३३३५	महालक्ष्मी न.पा.-८, लुम्बिनी फोन नं.: ०१-५५८९३५६	

E-mail: info@ccfl.com.np, Web: www.ccfl.com.np

परिचय

नेपालको सहकारी आन्दोलन सँगै सहकारी ऐन २०४८ बमोजिम २०४५ साल भाद्र ७ गते सहकारी विभागमा विधिवत् रुपमा दर्ता भई (दर्ता नं. १४७/०४५/५०) सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि. शेयर सदस्यहरू बिच बचत तथा ऋण कारोवार गर्न ईजाजत प्राप्त सहकारी संस्था हो। स्थापनाकाल देखि नै सदस्यहरू बिच छिटो छरितो एवं सर्वसुलभ प्रणालीमा सेवा प्रदान गर्दै आइरहेको छ । संस्था स्थापनाको २७ वर्षमा आईपुग्दा सदस्यहरूको माया, सहयोग र सद्भावले २०७१ सालमा ललितपुरको कोपुण्डोल १० मा आफ्नै भवन खरिद गरि सदस्यहरूलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्न सफल भएका छौं । साथै काठमाडौंको घण्टाघर (जामे मार्केट), चाबहिल, मैतिदेवी तथा महालक्ष्मी न.पा.-८ लुभु र मध्यपुर थिमि न.पा.-४ शंखधर चोक, दक्षिण बाराही मार्गमा सेवा केन्द्र स्थापना गरी जुनसुकै सेवा केन्द्रको कारोवार (ABBS) गर्न सकिनेछ । साथै सदस्यहरूलाई मोबाईल बैकिङ्ग सेवा पनि प्रदान गर्दै आइरहेका छौं । निकट भविष्यमा ATM सेवा प्रदान गर्ने लक्ष्य राखेका छौं ।

नियमित क्रमिक खाता

दैनिक न्युनतम रु १००/- र मासिक रु. ५००/- देखि अधिकतम जति सुकै रकमबाट खाता संचालन गर्न सकिने छ । साथै यस बचत खातामा तोकिएको रकम तोकिएको समय सम्म बचत गर्नुपर्नेछ ।

अवधी	व्याजदर
१ वर्ष	८%
२ वर्ष	९%
३ वर्ष	१०%

सहकारी बचत खाता

यस योजना अन्तर्गत दैनिक न्युनतम रु १००/- अधिकतम जति सुकै रकम जम्मा गर्न सकिनेछ । यस प्रकारको खाता संचालन गर्न सदस्यहरूलाई भुक्तानी रसिद (चेक) को व्यवस्था गरिएको छ । सदस्यहरूले उक्त खाताबाट जुनसुकै समयमा रकम भित्रन र राख्न सकिने छ ।

बचत प्रकार	मौज्दात	व्याजदर	कैफियत
प्लाटिनम बचत	रु. १००/-	६%	दैनिक राख्न र भित्रन सकिने
सहकारी बचत	रु. ५००/-	७%	दैनिक राख्न र भित्रन सकिने
सहकारी सुपर बचत	रु. १०,०००/-	८%	रु. १०,००,०००/- सम्म
सहकारी सुपर बचत	रु. १०,०००/-	८.५%	रु. १०,००,००१/- देखि रु. २०,००,०००/- सम्म
सहकारी सुपर बचत	रु. १०,०००/-	९%	रु. २०,००,००१/- देखि रु. ३०,००,०००/- सम्म
सहकारी सुपर बचत	रु. १०,०००/-	९.५%	रु. ३०,००,००१/- देखि रु. ४०,००,०००/- सम्म
सहकारी सुपर बचत	रु. १०,०००/-	१०%	रु. ४०,००,०००/- देखि बढी रकम

आवधिक बचत

अवधी	३/३ महिनामा व्याज भुक्तानी	एकमुष्ट व्याज भुक्तानी
१ वर्षे आवधिक	१०.५%	११%
२ वर्षे आवधिक	११.५%	१२%
३ वर्षे आवधिक	१२.५%	१३%

बाल बचत खाता

यस खाता अन्तर्गत शेयर सदस्यहरूले आफ्नो १६ वर्ष मुनिका बच्चाहरूको दैनिक रु. १००/- वा मासिक रु. ५००/- भन्दामाथि जतिसुकै रकम बाट खाता संचालन गर्न सकिनेछ । यो खाता न्युनतम ५ वर्षे अवधिको हुनेछ । यस खातामा बार्षिक १०% व्याजदर प्रदान गरिनेछ । साथै बच्चाको जन्मदिनमा आकर्षक उपहार प्रदान गरिनेछ ।

ऋण व्याजदर

ऋण शीर्षक	व्याजदर घट्टो
व्यक्तिगत ऋण	१६%
व्यापारिक ऋण	१६%
लघु ऋण	१६%
शैक्षिक ऋण	१६%
आवास ऋण	१६%
हायर पचेज ऋण	१६%
कृषि ऋण	१६%
स्वारोजगार ऋण	१६%
मुद्दती बचत धितो ऋण	+ ३%